



नगर उपप्रमुख कमला शर्मा गौतमले  
नगरसभामा प्रस्तुत गर्नुभएको  
आर्थिक वर्ष २०७७/०७८ को बजेट

मुसिकोट नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
वामीटक्सार  
गुल्मी  
प्रदेश नं. ५  
नेपाल

## सभाका आदरणीय अध्यक्ष महोदय

१. कोरोना भाइरसको संक्रमणबाट फैलिएको कोभिड-१९ को रोगबाट सिर्जित यस विषम परिस्थितिमा यस गरिमामय सभा समक्ष नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्ने उपस्थित भएको छु ।
२. आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरिरहदा यस संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापना सम्म भएका विभिन्न क्रान्ति र जनआन्दोलनमा शहादत प्राप्त गर्नुहुने विभिन्न ज्ञात अज्ञात शहिदहरु लाइ स्मरण गर्न चाहन्छु। साथै समाज रुपान्तरणमा योगदान गर्नुहुने सबै अग्रज लाइ सम्मान गर्दछु ।
३. साथै कोभिड-१९ ले सिर्जना गरेको बन्दाबन्दी सामाजिक दुरी र अनुशासन कायम गराउन सहयोग गर्नुहुने सम्पूर्ण आम नागरिक दाजु भाइ दिदि बैनी हरुलाइ विशेष धन्यवाद दिन चाहन्छु ।
४. कृषि पर्यटन र पुर्वाधार समृद्ध मुसिकोट नगरपालिकाको आधार भन्ने नारा लाइ सार्थक बनाउन हामी निर्वाचित भइसकेपछि लागि रहेकै छौं । सीमित स्रोत साधन र विविध प्रतिकूल परिस्थितिका वावजुद पनि हाम्रो नगर समृद्ध बनाउन हामि लागि रहेका छौं ।
५. कोभिड-१९ का कारण विश्वकै अर्थतन्त्र र राष्ट्रिय अर्थतन्त्रको जग हल्लिएको छ र हामी पनि त्यस अवस्थाबाट अछुतो रहन सकेका छैनौं ।

६. मैले यस सभामा प्रस्तुत गर्न लागेको बजेटको प्रमुख प्राथमिकता कोभिड-१९ बाट आम जनताको जीवन रक्षा गर्नु हुनेछ । साथै रोजगारी सिर्जना गर्नु र आन्तरिक उत्पादन बृद्धि गर्नु र महत्वपूर्ण पुर्बाधारको विकास गर्नु यस बजेटको प्रमुख लक्ष्य रहेको छ ।
७. संवैधानिक मर्म अनुसार सामाजिक न्याय र समानता कायम गर्नु साथै भेदभावपूर्ण अवस्थामा कोही नागरिकलाई पर्न नदिनु नगर पालिकाको प्रमुख उद्देश्य रहेको छ ।
८. यतिबेला सिङ्गो राष्ट्र संगै हामि पनि आम्दानी राजश्व र अनुदान घट्ने तथा दायित्व तथा व्यय अत्याधिक बढिरहेको अवस्थाबाट गुञ्जिरहेका छौं ।
९. स्थानीय तह नयाँ संरचना भएको कारणले साधन स्रोत भौतिक पुर्वाधार र जनशक्तिको कमि नै रहेको छ । संगठनको संस्थागत क्षमता बृद्धि गर्दै अभावका बीच पनि जनजीवन सहज पार्दै समाजलाई अरु बढी गतीशील र उर्जावान बनाउने हाम्रो प्रयास रहनेछ ।

### **सभाका आदरणीय अध्यक्ष महोदय**

अव म आर्थिक वर्ष २०७७/०७८ का लागि नगरले तय गरेका कार्यक्रमबारे बताउँछु ।

१०. कोभिड-१९ को यस विषम परिस्थिति बाट पार पाउनका लागि संघीय र प्रदेश शसर्त अनुदानको अलावा यस नगरपालिकाबाट

कार्यान्वयन हुने कार्यक्रमका लागि विपद व्यवस्थापन कोषमा जम्मा गर्न रु १ करोड विनियोजन गरीएको छ ।

११. स्वस्थ नागरिक बिना स्वस्थ समाजको परिकल्पना गर्न सकिदैन । नागरिक स्वस्थ राख्ने विविध कार्यक्रमका लागि संघीय शसर्त अनुदान अन्तर्गत रु ३ करोड ८० लाख विनियोजन भएकामा नगरपालिकातर्फका कार्यक्रमका लागि थप रु १ करोड ५२ लाख ५० हजार विनियोजन गरीएको छ ।
१२. दोस्रो चौमासक सम्म उत्साहित रूपमा अघि बढेको हाम्रो विकास निर्माण र खर्चको गति लकडाउन सुरु भएसँगै केही सुस्ताएको छ । कतिपय विकास निर्माण गतिविधि सञ्चालन हुन सकेनन् भने आम्दानीमा आएको कमिले कतिपय कार्य सम्पन्न भइसकेका आयोजनाको भुक्तानी समेत प्रभावित हुने अवस्था सिर्जना भएको छ । यसरी भुक्तानी प्रभावित हुने आयोजनाहरूको भुक्तानी व्यवस्था सहज बनाउन आगामी आर्थिक वर्षमा रु १ करोड ८० लाख विनियोजन गरिएको छ ।
१३. शिक्षा मानव विकासको महत्वपूर्ण आधार हो । शिक्षासंग आगामी पुस्ता र भविष्यकालको समेत सम्बन्ध रहने हुँदा यसको विकास विना समाजमा रूपान्तरण परिवर्तन तथा न्याय सम्बन्ध छैन । यस क्षेत्रका लागि संघीय सरकार बाट शसर्त अनुदान रु २२ करोड १४ लाख विनियोजन भएकामा नगरपालिकाबाट रु १ करोड ४९ लाख ४८ हजार थप विनियोजन गरीएको छ ।

१४. कृषि विकास हाम्रो नगरपालिकाको महत्वपूर्ण कार्यक्रम हो । कृषि तथा पशुपालन कार्यक्रमका लागि संघीय शसर्त कार्यक्रम तर्फ रु ५६ लाख प्रदेश ससर्त अनुदान तर्फ रु ८८ लाख ५० हजार विनियोजन भएकामा नगरपालिका तर्फका कार्यक्रमका लागि रु १ करोड १० लाख २५ हजार विनियोजन गरीएको छ ।
१५. मुसिकोट गौरवका आयोजना र महत्वपूर्ण पूर्वाधार क्षेत्रको विकास प्रदेश र संघीय साझेदारीमा गरिनेछ । यसका लागि यस प्रदेश समपुरक साझेदारी आयोजना लागि रु ४ करोड विनियोजन गरिएको छ ।
१६. संघीय समपुरक साझेदारी आयोजनाका लागि रु २ करोड ३४ लाख विनियोजन भएको छ ।
१७. संघीय विशेष अनुदान अन्तर्गत त्रिभुवन मा वि भवन निर्माण रु ७५ लाख । जनज्योती मा.वि. भवन निर्माण रु ७५ लाख । दुनाम मुसिकोट बडागाँउ खानेपानी योजनाको लागि रु २ करोड विनियोजन गरिएको छ ।
१८. प्रदेश विशेष अनुदानबाट २ महत्वपूर्ण खानेपानी आयोजना रु ७० लाखमा सम्पन्न गरिनेछ ।
१९. एक घर एक धारा नगरपालिको एकदमै सफल कार्यक्रम हो । यस कार्यक्रमको निरन्तरताका लागि आगामी वर्षमा रु ३ करोड ७० लाख विनियोजन गरिएको छ ।

२०. रोजगार प्रवर्धनका लागि व्यवसाय कृषि र उत्पादनलाइ विशेष जोड दिइनेछ । साना किसान र साना व्यवसायीलाइ नेपाल बैंक लि संग समन्वय गरी अति नै न्युन ब्याजदरमा कर्जा उपलब्ध गराइनेछ ।
२१. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दैनिक रु ५१७ का दरले १०० जना मजदुरलाइ १०० दिन काम उपलब्ध गराइनेछ ।
२२. संघ सरकारको साझेदारीमा रु २ करोडको महत्वपूर्ण रोजगार प्रवर्धन सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
२३. आगामी आर्थिक बर्ष देखी बाट सुरुहुने गरी गर्भवति सँग उप प्रमुख कार्यक्रम सुरुवात गरिएको छ ।
२४. प्रदेश सरकारले व्यवस्था गरेबमोजिम स्थानीय तहका जनप्रतिनिधीको सेवा तथा सुविधा सम्बन्धी ऐन अनुसार जनप्रतिनिधीको सुविधाका लागी आवश्यक रकम विनियोजन गरिएको छ ।
२५. कोभिड १९ ले प्रभावित गरेको आर्थिक असरका कारण कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता आगामी आर्थिक बर्षका लागी पनि कटौती गरिएको छ ।
२६. आगामी आर्थिक वर्षको लागि कुल बजेट रु ६२ करोड४० लाख १० हजार विनियोजन गरिएको छ ।
२७. आगामी आर्थिक वर्षका लागि चालु खर्च तर्फ कुल रकम रु ३९ करोड २ लाख ४२ हजार विनियोजन गरिएको छ भने पूँजीगत खर्च तर्फ रु २३ करोड ६७ लाख ६८ हजार विनियोजन गरिएको छ ।
२८. आगामी आर्थिक वर्षका लागि

- कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ रु ७ करोड ११ लाख ७१ हजार ५७०
  - आर्थिक विकास तर्फ ७ करोड २४ लाख ९० हजार
  - कृषि तर्फ २ करोड १९ लाख ३५ हजार
  - पशुपंक्षी विकास तर्फ १करोड १४ लाख ७० हजार
  - पुर्वाधार विकास तर्फ ९ करोड ६६ लाख ७५ हजार
  - शुसासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि १ करोड ७७ लाख ५० हजार
  - सामाजिक विकास तर्फ ३६ करोड ५९ लाख २३ हजार ७४०
  - शिक्षा तर्फ २६ करोड २३ लाख ७३ हजार ७४०
  - स्वास्थ्य तर्फ ५ करोड ४१ लाख
- विनियोजन गरिएको छ ।

२९. माथि उल्लेख गरिएका योजना तथा कार्यक्रमको लागी खर्च व्यहोर्ने श्रोत मध्ये

आन्तरिक श्रोत तर्फ रु १ करोड ६० लाख ६१ हजार

संघीय राजश्व बाँडफाँड तर्फ रु ८ करोड ५८ लाख ५८ हजार ३१०

प्रदेश राजश्व बाँडफाँड तर्फ रु ६७ लाख ८७ हजार

संघीय समानीकरण अनुदान तर्फ रु ११ करोड ७६ लाख

प्रदेश समानीकरण अनुदान तर्फ रु ५२ लाख १९ हजार

संघीय विशेष अनुदान तर्फ रु ३ करोड ५० लाख

प्रदेश विशेष अनुदान तर्फ रु ७० लाख

संघीय समपुरक अनुदान तर्फ रु १ करोड १७ लाख

प्रदेश समपुरक अनुदान तर्फ रु २ करोड

संघीय शसर्त अनुदान तर्फ रु २९ करोड ६४ लाख

प्रदेश ससर्त अनुदान तर्फ रु १ करोड ७८ लाख ५० हजार

संघीय साझेदारीमा शहरी शासकीय क्षमता तथा पुर्वाधार सुधार

आयोजना तर्फ रु २ करोड

३०. यस बजेट निर्माणमा सहयोग गर्ने जनप्रतिनिधि साथीहरु राष्ट्रसेवक कर्मचारीहरु राजनीतिक दलका मित्रहरु महत्वपूर्ण सल्लाह सुझाव दिने बुद्धिजिवी वर्गहरु लगायत सम्पूर्णमा विशेष धन्यवाद दिन चाहन्छु ।